

१२



करैयामाई गाउँपालिका

स्थानिय राजपत्र

खण्ड ३

संख्या ३

मिति २०७६/०३/३०

भाग-१

करैयामाई गाउँपालिका

करैयामाई गाउँपालिकाबैठक सञ्चालनकार्यबिधि २०७६

करैयामाई गाउँपालिका
करैया, वारा

करैयामाई गाउँपालिकाबैठक सञ्चालनकार्यविधि २०७६

प्रस्तावना

करैयामाई गाउँपालिकाको कार्यपालिका र माताहतका बैठकहरूलाई व्यवस्थित, जवाफदेही, अनुशासित एव नीतिज्ञ मुख्य बनाउन बाढ्यनिय भएकोले

गाउँकार्यपालिका (कार्यसम्पादन) नियमावली २०७६ को नियम १० (५) बमोजिम कार्यपालिका बैठकले करैयामाई गाउँपालिका बैठक सञ्चालन कार्यविधि २०७६ परित गरिएको छ ।

**परिच्छेद-१
प्रारम्भिक**

१. सक्षिप्त नाम र प्रारम्भ:

- (१) यस कार्यविधिको नाम “करैयामाई गाउँपालिका बैठक सञ्चालन कार्यविधि, २०७६” रहेको छ ।
- (२) यो कार्यविधि कार्यपालिकाबैठक परित भई गाउँपालिकाको राजपत्रमा प्रकाशित भए र प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधीमा,-

- (१) “गाउँपालिका”भन्नाले करैयामाई गाउँपालिका सम्झनुपर्छ ।
- (२) “अध्यक्ष”भन्नाले करैयामाई गाउँपालिका उपाध्यक्षलाई सम्झनुपर्छ ।
- (३) “उपाध्यक्ष”भन्नाले करैयामाई गाउँपालिका उपाध्यक्षलाई सम्झनुपर्छ ।
- (४) “गाउँ सभा”भन्नाले करैयामाई गाउँपालिकाको गाउँ सभालाई सम्झनुपर्छ ।
- (५) “कार्यपालिका”भन्नाले करैयामाई गाउँकार्यपालिका सम्झनुपर्छ ।

(६) “बडा समिति”भन्नाले करैयामाई गाउँपालिकाको बडा समिति सम्झनुपर्छ ।

(७) “बडा अध्यक्ष”भन्नाले करैयामाई गाउँपालिकाको बडाको अध्यक्षलाई सम्झनुपर्छ ।

(८) “प्रमुख प्रशासकीय अधिकृत”भन्नाले करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्ने कर्मचारीहरूको प्रमुखलाई सम्झनुपर्छ ।सो शब्दले कार्यपालिका तथा गाउँ सभामा सदस्य सचिव समेतलाई जनाउछ ।

(९) “सदस्य”भन्नाले कार्यपालिकाको सदस्य सम्झनुपर्छ र सो शब्दले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षतथा बडा अध्यक्ष समेतलाई जनाउछ ।

(१०) “कर्मचारी” भन्नाले करैयामाई गाउँपालिकामा तोकिएको कामका लागि तलब सुविधा प्राप्त गर्ने गरी विभिन्न प्रकृति र तहमा तियुक्त लाइलाई सम्झनुपर्छ ।

(११) “कार्य सम्पादन नियमावली” भन्नाले करैयामाई गाउँपालिकाको कार्य सम्पादन नियमावली, २०७६ सम्झनुपर्छ ।

(१२) “समिति” भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिका तथा गाउँ सभाबाट विभिन्न प्रयोजनको लागि गठन गरिएका विभिन्न समिति उप समितिहरूलाई सम्झनुपर्छ ।

(१३) “राजपत्र” भन्नाले करैयामाई गाउँपालिकाबाट प्रकाशित हुने राजपत्र (करैयामाई गाउँपालिकाको आधिकारीक सुचनापत्र) सम्झनुपर्छ ।

परिच्छेद-२

कार्यपालिका

१. कार्यपालिका बैठक
२. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
३. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
४. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
५. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
६. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
७. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
८. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
९. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
१०. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
११. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
१२. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।
१३. बैठकको अध्यक्षता अनुसार थप बैठकहरू पनि बस्न सक्नेछ ।

- अध्यक्ष तोकिएको भएनिज र नतोकिएको भए जेठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
३. सामान्यतया कार्यपालिकाको बैठक प्रमुख प्रशासनिक भवनमा बस्नेछ । आवश्यकताका आधारमा अध्यक्षले अवस्था र औचित्य हेरी गाउँपालिका भित्रको कुनै उपयुक्त स्थानमा बैठक राख्न सक्नेछ ।
 ४. **बैठक कक्षः**
 १. बैठक कक्षमित्र सहभागीहरूलाई बस्न, छलफल गर्न र निर्णयमापन सहजहुने चातावरण इनपर्दछ ।
 २. बैठककक्ष मित्रबाबाहिरबाट अवरोध हुने खालको आवाज, आवागमन र बैठकलाई प्रतिकूल बनाउने खालको कुनै पनि क्रियाकिला पहुन नदिने तर्फ ध्यान दिनपर्दछ ।
 ५. **कार्यपालिका बैठकमा छलफलका विषयहरु**
 १. कार्यपालिकाको बैठक बोलाउदा छलफल गरिने विषयहरु साप्त किटान गरी पठाउनु पर्नेछ ।
 २. अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले बैठकको एजेण्डाहरु लिखित रूपमा सदस्यहरूलाई पठाउनु पर्नेछ । विशेष परिस्थित वा आकस्मिक अवस्थामा मौखिक जानकारी गराई बैठक बस्न सक्नेछ । बैठकको सूचना यथा सम्भव छिटो र प्रविधि मैत्री बनाउन ध्यान दिनु पर्नेछ ।
 ३. बैठक केवल औपचारिकताका लागि मात्रै नभएर ऐन, नियमावली, निर्देशिका र गाउँ सभाले निर्देशन गरेका कामहरूका सन्दर्भमा योजना र कार्यान्वयनसंग सम्बन्धित विषयमा छलफल केन्द्रीत हुनपर्नेछ । कुनै सदस्यले बैठक तथा सभामाकूनै विषयमा छलफल गर्नु पर्ने देखेमा प्रमुख प्रशासकीय अधिकृत माफत अध्यक्ष समक्षलिखित रूपमा पेश गर्नु पर्ने छ । उक्त प्रस्तावउपयुक्त समयमा अध्यक्षले बैठकमा

पेश गर्न सक्नेछ ।

५. गाउँपालिका अध्यक्ष वा बैठकको अध्यक्षको अनुमती विना तोकिएकावाहेक कुनै पनि प्रस्ताव छलफलमा तथा निर्णयार्थ पेश हुने क्षेत्र ।

६. **बैठक सञ्चालनप्रक्रिया:**

१. बैठकको माइन्यूटमा उपस्थित सदस्यको हस्ताक्षर सख्ताको आधारमा गणपुरक संख्याको घोषणा गरिसकेपछि मात्राअध्यक्षले बैठकप्रारम्भ भएको घोषणा गर्नेछ ।
२. अध्यक्षको अनुमतिमा सचिवले बैठकलाई जानकारी दिनपर्ने कुनै कुरा भए सोको जानकारी दिनेछुन र बैठकको सहजीकरण गर्नेछन् ।
३. अध्यक्ष वा अध्यक्षको निर्देशनमा सचिवले क्रमबद्ध रूपमा बैठकमा छलफल गर्नुपर्ने विषय र त्यसको आवश्यकता वारे भानाई राख्नेछ । निर्णयार्थ प्रस्तुत गर्नेछ ।
४. निर्णयार्थ प्रस्तुत भएपछि अध्यक्षले सदस्यहरूलाई सम्बन्धमा आफनो धारणा राख्न अनुमति दिने छन् ।
५. विषयमाथिको छलफलमा भागलिने सदस्यले आफनो भनाइ राख्ना विषयको पुष्टयाई हुने गरी स्पष्ट र सक्षिप्त रूपमाआफनो भनाई राख्नुपर्नेछ ।
६. बैठकमा अध्यक्षको रलिङ्को गरिमालाई ध्यान दिनु पर्नेछ । अध्यक्षले बैठकलाई सुन्धारित गर्ने ध्यान दिनु पर्दछ ।
७. बैठकमा अध्यक्षको सम्मान र आदर गर्नु कार्यपालिकाको सबै सदस्यको जिम्मेवारी हुनेछ ।
८. बैठकमा छलफलको कार्यसूचि र प्राथमिकता बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुनेछ ।
९. कुनै पनि सदस्यले प्रस्तावको छलफलमा संशोधनको प्रस्ताव ल्याएको अवस्थामा अध्यक्षले उपयुक्त समयमाबोल्न अनुमतिदिन सक्नेछ ।
१०. छलफल सकिएपछि प्रस्तावित निर्णयको पक्षमाबहुमत देखिएमा अध्यक्ष

- वा निजको अनुमतीले सचिवले प्रस्तावित निर्णयको मस्योदा पढ़ीबाची सुनाइनेछ ।
११. बैठकमा कुनै पनि प्रस्तावको निर्णयकालागि सर्वसम्मतिको अधिकतमप्राप्त गरिनेछ । अध्यक्षले बैठकका सहभागीहरुका भावनालाई ध्यानदिनुपर्नेछ ।
 १२. मत विभाजन हुने अवस्थामा अध्यक्ष सहित बहुमत सदस्यले गरेको निर्णयबैठकको निर्णय मनिनेछ ।
 १३. कार्यपालिकामा बहुमतले गरेको निर्णयमा फरक मत भए फरक मत हुने सदस्यहरुले संक्षिप्त र शिर्ट भाषामा आफ्नो मत दर्ज गराउन सक्नेछन् ।
 १४. बैठकको छलफलमा भागालिने सदस्यले बोले पालो तथाबोल्न पाउने समयको अवधि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।
 १५. एक जना सदस्यले बोलारेहको समयमा अर्को कुनै सदस्यले वीचमा कुरा काटन बोल्न पाउने हैन ।
 १६. बैठकमा छलफलतथा निर्णय गर्नुपर्ने विषय सिक्केपछि अध्यक्षले समापनको घोषणा गर्नेछ । साथै छलफलका क्रममा कुनै कारण विशेष वा आवश्यकताको आधारमा अध्यक्षले बैठक स्थगन गर्न सक्नेछ ।

परिच्छेद-३ बडा समिति बैठक

१. बैठक सञ्चालन
२. बडा समितिको बैठक महिनामा कम्तीमा एक पटक बस्नेछ । बैठक आवश्यकता अनुसार बस्न सकिनेछ ।
३. बडा अध्यक्षको निर्देशनमा बडा सचिवले कम्तीमा २४ घण्टा आगामी बडा समितिका सदस्यहरुलाई खबर गर्नुपर्नेछ ।
४. बडा समितिको बैठकको अध्यक्षता बडा अध्यक्षले गर्नेछ । निजको

अनुपस्थिति रहे निमित्त/कार्यबाहक भए निजले र नतोकिएको भए जेठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।

४. बडा अध्यक्षता बैठकको अध्यक्षता गर्नेको निर्देशनमा बडा सचिवले बडा समितिको बैठक बस्ने मिति, समय र स्थान खुलाईएको जानकारी सबै सदस्यहरुलाई पठाउनु पर्नेछ ।

६. छलफलका विषयहरु

१. बडा समितिको बैठक बोलाउदा छलफल गरिने विषयहरु स्पष्ट किटान गरी पठाउनु पर्नेछ ।
२. बडा अध्यक्षको निर्देशनमा बडा सचिवले बडा समितिको बैठकको एजेण्डाहरु लिखित रूपमा पठाउनुपर्नेछ । विशेष परिस्थिति वा आकस्मिक अवस्थामा मौखिक जानकारी गराई बैठक बस्न सक्नेछ । बैठकको सूचना यथा सम्बन्धित छिटो र प्रबिधिमैत्री बनाउन ध्यान लिनुपर्नेछ ।
३. बैठक केवल औपचारिकताका लागि मात्रै नभएर ऐन, नियमाबली, निर्देशिका तथा गाउँ सभार कार्यपालिकाले निर्देशन गरेका कामहरुका सन्दर्भमा योजना र कार्यान्वयनसमा सम्बन्धित विषयमा छलफल केन्द्रीत हुनुपर्नेछ ।

७. बैठक सञ्चालन प्रक्रिया:

१. बैठकको माइक्रोफोन, उपस्थित सदस्यको हस्ताक्षर संख्याको आधारमा गणपुरक संख्याको घोषणा गरिसकेपछि मात्राध्यक्षले बैठक प्रारम्भ भएको घोषणा गर्नेछ ।
२. अध्यक्षको अनुमतिमा सचिव (बडा सचिव) ले बैठकलाई जानकारी दिनुपर्ने कुनै कुरा भए सोको जानकारी दिनेछन् र बैठकको सहजीकरण गर्नेछन् ।
३. अध्यक्षवा अध्यक्षको निर्देशनमा सचिवले क्रमबद्ध रूपमा बैठकमा छलफल गर्नुपर्ने विषय र त्यसको आवश्यकतावारे भनाई राखेछ ।

४. निर्णयार्थ प्रस्तुत गर्नेछ ।
५. आफनो धारणा राज्ञ अनुमति दिने छन् ।
६. विषय माथिको छलफलमा भागिने सदस्यसे आफनो भनाइ राख्न विषयको पुस्त्याई हुने गरी स्पष्ट र सकिन्त रूपमा आफनो भनाइ राख्नुपर्नेछ ।
७. वैठकमा अध्यक्षको लिङ्गको गरीमालाई ध्यान दिनुपर्नेछ । अध्यक्षले वैठकलाई सुव्यवस्थित गर्न ध्यान दिनुपर्नेछ ।
८. वैठकमा अध्यक्षको सम्मान र आदर गर्नु कार्यपालिकाको सबै सदस्यको जिम्मेदारी हुनेछ ।
९. वैठकमा छलफलको कार्यस्थीच र प्राथमिकता वैठकको अध्यक्षता गर्न चाहिए तोके बमोजिम हुनेछ ।
१०. कुनै पनि सदस्यले प्रस्तावको छलफलमा सशोधनको प्रस्ताव ल्याएको अवस्थामा अध्यक्षले उपयुक्त समयमा बोल अनुमतिदिन सम्झेछ ।
११. छलफल सकिएपछि प्रस्तावित निर्णयको पक्षमाबहुमत देखिएमा अध्यक्ष वा निजको अनुमतीले सचिवले प्रस्तावित निर्णयको मस्तौदा पढीबाची सुनाइनेछ ।
१२. वैठकमा कुनै पनि प्रस्तावको निर्णयका लागि सर्वसम्मतीको अधिकतम प्रयास गरिनेछ । अध्यक्षले वैठकका सहभागीहरुका भावनालाई ध्यान दिनु पर्नेछ ।
१३. मत विभाजन हुने अवस्थामा अध्यक्ष सहित बहुमत सदस्यले गरेको निर्णय वैठकको निर्णय मानिनेछ ।
१४. बडा समितिमा बहुमतले गरेको निर्णयमा फरक मत भए फरक मत हुने सदस्यहरुले सक्षिप्त र शिष्ट भाषामा आफनो मत दर्ज गराउन सम्झेछन ।
१५. वैठकको छलफलमा भागिने सदस्यले बोल्ने पालो तथाबोल्न पाउने समयको अवधि वैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।

१५. एक जना सदस्यले बोलिरहेको समयमा अर्को कुनै सदस्यले वीचमा कुरा काटन बोल पाउने छैन ।
१६. वैठकमा छलफलतथा निर्णय गर्नुपर्ने विषय सकिएपछि अध्यक्षले समापनको घोषणा गर्नेछ । साथै छलफलका कम्माकुनै कारण विशेष वाआवश्यकताको आधारमा अध्यक्षले वैठक स्थगन गर्न सम्झेछ ।
- परिच्छेद-४
- अन्य बैठक
१०. अन्य बैठक सञ्चालन
१. गाउँ सभा वा कार्यपालिकाले गठन गरेका तथाअन्तरगत रहेका विभिन्न समिति, उपसमिति र कार्यदलहरुको प्रिभाषित काम र सिफारिशका लागि बैठकहरु हुने छन् ।
२. कार्यपालिकाबाट गठित विषयगत समितिको बैठकको अध्यक्षता उक्तसमितिको संयोजकले गर्नेछ तिज अनुपस्थित हुदा समितिमा उप संयोजक भए निजले र नभए जेठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
३. बैठक आवश्यकता बमोजिम बस्नेछ ।
४. विशेषकामको निमित्त गठन भएका समितिको बैठकएवं कार्य गठन गर्ने निकायले तोके बमोजिम हुनेछ ।
५. बैठक सञ्चालन प्रक्रियादका ६ बमोजिम हुनेछ ।
- परिच्छेद-५
६. निर्णयपुस्तिकामाअभिलेखीकरण उपस्थिति र निर्णयपुस्तिकामा अभिलेखीकरण देहाय बमोजिम हुने
७. बैठकको उपस्थिति र निर्णय पुस्तिकामा अभिलेखीकरण देहाय बमोजिम हुने

- नाममा हस्ताक्षर गरी उपस्थिति जनाउनु पर्नेछ ।
२. बैठकका सबै निर्णयहरु सदस्य सचिवका काम गर्न बैठिएको कर्मचारीले लिपिबद्ध गराउनु पर्नेछ ।
 ३. कार्यपालिका वा विभिन्नताहको बैठकमा भएको निर्णयलाई निर्णयप्रस्तिकामा अभिलेख राखी सम्बन्धित बैठकको अध्यक्षबाट प्रमाणीकरण गराई राख्ने दायित्व सदस्य सचिवको हुनेछ ।

परिच्छेद-६

आचरण तथा कारबाही:

१. सदस्यहरुको आचरण
२. बैठकलाई मर्यादित, अनुशासित, प्रभावकारी र पूर्ण बनाउन सहयोग पुर्याउनु पर्नेछ ।
३. आफना कुरा राख्ना समय लिएर तर्कसंगत र शिष्ट भाषामा बोल्नपर्नेछ ।
४. अध्यक्षको अनुमतीले तोकिएको समयका लागि मात्र बाहिर जान पाइनेछ ।
५. समग्र गाउँपालिका र गाउँवासीको हितमा ध्यानदिनु पर्नेछ ।
६. बैठकमा एक पटक उठी, उठाई सकेको विषयलाई पटक पटक दोहोचाइने हैन ।
७. अध्यक्षको लिङ्गलाई सम्मान गर्नुपर्नेछ ।

कारबाही:

१. बैठकमा मर्यादितआचरण र ललिडको पालननगरेमा अध्यक्षले सचेत गराउनुपर्नेछ ।
२. बैठकमा अभिद व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न अध्यक्षले सचेत गराएप्रिड्धि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथुरुल्न नियन्त्रण गर्नु पर्नेछ ।
३. बैठकमा अभिद व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण

गर्न अध्यक्षले सचेत गराएप्रिड्धि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथुरुल्न नियन्त्रण नगरेमा अध्यक्षले बैठकबाट बाहिर जानआदेश दिन सम्भेद । आदेश पाएप्रिड्धि त्यस्तो सदस्यले बैठक कक्षबाट तुरन्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने हैन ।

४. उपदफा (३) बमोजिमको आदेश पाएप्रिड्धि पानित्यस्तो सदस्य बैठक कक्षबाट तुरन्तबाहिर नगराएध्यक्षले निजलाई कर्मचारी वा सुरक्षाकर्मीको सहयोग लिई बाहिर निकाल सम्भेद । त्यसरी निकालिएकोमा त्यस्तो सदस्यले त्यसप्रिड्को तीन दिन सम्म गाउँपालिकाको कुनैपनि बैठक तथा सभामा भाग लिनपाउने हैन । यसरी निकालिएकोमा सदस्य सचिवले सो कुराको सूचना सम्बन्धित सबैलाई दिनेछ ।

५. यस कार्यविधिमा अन्यत्र जुन सूकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले बैठक कक्षमा शारित, सुन्धवक्षण तथा अनुशासनभंग गरेमा वा गर्ने लागेमा वा गाउँपालिकाको प्रतिष्ठामा धक्का लाने किसिमले बैठक कक्षमित्रावसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्ने लागेमा वाकूने भौतिकहानी नोक्सानी पुर्याएमा अद्यक्षले निजलाई बैठक कक्षबाट तत्काल निष्काशन गरी सदस्यलाई बढीमा सात दिनसम्मको लागि बैठकमा आउन नपाउने गरी र क्षीति भएको भौतिक सामग्रीको यथार्थ क्षतिपूर्ति निजबाट भराउन आदेश दिनसम्मेत उपदफा (५) बमोजिम निष्पक्षित भएको सदस्यले सो अवधिभर गाउँपालिकाको कुनै पनि बैठकमा उपस्थित हुन पाउने हैन । यसरी निकालिएकोमा सदस्य सचिवले सो कुराको सूचना सम्बन्धित सबैलाई दिनेछ । निजलाई तोकिएको क्षतिपूर्ति अध्यक्षले तोकेको समय भिन दाखिला गर्ने दायित्व सम्बन्धित सदस्यको हुनेछ ।

६. बैठकमा पूर्वसूचनाबिना १५ मिनेट भन्दा बढी ढिलो आउन पाइने हैन ।

७.

८. तोकिएभन्दा डिलो आउने सदस्यलाई अध्यक्षले ढिलो हुनाको कारण बुझी लापवाहीसे ढिला गरेको पाएमा सो वैठकमा सहभागी नगराउन सक्नेछ ।

९४. कारबाहीफर्ता हुन सबैः
यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि निष्काशितवा कारबाहीमा परेको सदस्यले चितबुझ्दै सफाइ पेश गरेमा वाआप्नो भूलस्वीकार गरी माफी मागेमा अध्यक्षले बैठकको राय बुझी त्वस्तो सदस्यलाई माफी दिई कारबाही फिर्ता लिन सक्नेछ ।

९५. बाधा अडकाउ फुकाउने:
यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अडकाउ परे प्रचलित ऐन, कानूनको अधिनमा रही कार्यपालिकाले निर्णय गरी फुकाउन सक्नेछ ।

९५. परिमार्जन तथा सशोधनः
यस कार्यविधिलाई आवश्यकता अनुसार कार्यपालिकाले परिमार्जन तथा संशोधन गर्न सक्नेछ ।

प्रमाणित गर्ने
हस्ताक्षर
नामः-श्री भूतेश्वर द्वासी
पदः- करैयामाई गाउँपालिकाअध्यक्ष
प्रमाणित भिति:-
प्रमाणित कार्यविधिपाना (पेज) सालः(७ (सात) अनुसूचीबाटेक

अनुसूचि १
प्रस्तावको ढाँचा
(बुदा ६. उपबुदा २. र ३. संग सम्बन्धित)
करैयामाईगाउँपालिका

गाउँ कार्यपालिकाकार्यालय,
करैया, वारा

विषय

प्रस्ताव पेश गर्न अव्यक्षबाट स्वीकृति प्राप्त भिति :-

१. विषयको संक्षिप्त व्यहोरा:
२. प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा:
३. प्रस्ताव पेश गर्नु पनाको कारण र सम्बन्धित शाखाको राय:
४. निर्णय हुन पर्ने व्यहोरा:

नोटः प्रस्ताव तथार गर्दा देहायका कुराहरुमा ध्यान दिन्पर्न छ ।

१. “विषयको संक्षिप्त व्यहोरा” अन्तर्गत रहने विवरणः
विषय बस्तुको पृष्ठभूमीमा यसबाटे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयनप्रकृया, समयावधी, कार्यक्षेत्र, कार्यान्वयन गर्ने निकाय र लाग्ने आर्थिक दायित्व भए सो समेत उल्लेख गरी कुनै योजनाको विषय भए सो बारे छोटकरी विवरण उल्लेख गर्ने ।
२. “प्राप्त परामर्श तथाअन्य सान्दर्भिक कुरा” अन्तर्गत कार्यपालिका समितिहरु र अन्यनिकाय तथा विशेषज्ञहरुसे कुनै परामर्श दिएको भए सो समेत उल्लेख गर्ने । साथै विषयसंग सम्बन्धित नक्शा, डिजाइन वा चित्र भए सो समेत समावेश गर्ने । कानूनी परामर्श लिएको भएप्रतिलिपि समेत समावेश गर्ने ।
३. “प्रस्ताव पेश गर्नपर्नको कारण र सम्बन्धित शाखाको राय” अन्तर्गत सम्बन्धित विषयमा आई परेको कठिनाई र समस्या, प्रस्तावित निर्णयको

औचित्य र आवश्यकता तथा त्यसबाट पर्न सक्ने प्रभाव समावेश

गर्ने

४. “निर्णय हुनु पर्न व्यहोरा”अन्तर्गत जुन विषयमा जे जस्तो निर्णय हुन प्रस्ताव गरिएको हो सोको स्पष्ट व्यहोरा राख्ने ।

प्रमाणित गर्ने

हस्ताक्षर

नामः(श्री भूसेश्वर धामी

पदः(करेयामाई गाउँपालिका अध्यक्ष

प्रमाणित मिति: (.....

प्रमाणित कार्यविधिपाता (पेज) सञ्च.: ८ (आठ) अनुसूची सहित